

## अनुसूची- २

(दफा ४ तथा अनुसूची-१ को भाग-१ सँग सम्बन्धित)



भजनी नगरपालिका, कैलाली

## स्थानीय राजपत्र

खण्ड: ३

संख्या: २

प्रमाणीकरण मिति :- २०७७/०३/१०

प्रकाशन मिति :- २०७७/१२/१०

भजनी नगरपालिकाको आर्थिक वर्ष २०७७/२०७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७

### भाग- १

प्रस्तावना : भजनी नगरपालिका, कैलाली २०७७/७८ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम भजनी नगरपालिका, कैलालीको नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “भजनी नगरपालिका, कैलालीको विनियोजन ऐन, २०७७” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७७/७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७७/७८ को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम ५१,३१,६३,२२०।- (एकाउन्न् करोड एकतिस लाख त्रिसष्टी हजार दुई सय बिस) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन : (१) यस ऐनले सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७/७८ को लागी भजनी नगरपालिका, कैलालीको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची-१  
(दफा २ संग सम्बन्धित)  
संचित कोषबाट विनियोजन हुने रकम

क्र.सं.	आय	रकम रु.	व्यय	रकम रु.
१	न.पा. आन्तरिक आय	२४७२५००० (दुई करोड सतचालिस लाख पचिस हजार)	चालु खर्च (केन्द्र र वडा तर्फ)	१००००००० (दश करोड)
२	आन्तरिक आय (घर जग्गा रजिस्ट्रेशन)	४०००००० (चालिस लाख)	नगर स्तरिय योजना (पुँजीगत)	९४९६३२२० (नौ करोड एकचालिस लाख त्रिसष्टी हजार दुई सय विस)
३	वित्तिय समानिकरण (संघिय)	१४६७००००० (चौध करोड छहत्तर लाख)	वडा स्तरिय योजना (पुजीगत)	५००००००० (पाँच करोड)
४	राजस्व बाडफाडबाट प्राप्त (संघिय)	१०५१४४२२० (दश करोड एकाउन्न लाख चवालिस हजार दुई सय विस)	समपुरक कोष	४००००००० (चार करोड)
५	शर्शत अनुदान (संघिय)	२२९५००००० (बाइस करोड पन्द्र लाख)	शर्शत अनुदान (संघिय)	२२९५००००० (बाइस करोड पन्द्र लाख)
६	वित्तिय समानिकरण (प्रदेश)	७५३९००० (पचहत्तर लाख उनन्चालिस हजार)	पदाधिकारी दर्घटना विमा कोष	२५००००० (पचिस लाख)
७	राजस्व बाडफाडबाट प्राप्त (प्रदेश)	३५५५००० (पैंतिस लाख पचपन्न हजार)	कर्मचारी कल्याण कोष	५०००००० (पचास लाख)
	जम्मा रु.	५९३९६३२२० (एकाउन्न करोड एकतिस लाख त्रिसष्टी हजार दुई सय विस)	जम्मा रु.	५९३९६३२२० (एकाउन्न करोड एकतिस लाख त्रिसष्टी हजार दुई सय विस)

आज्ञाले  
प्रमुख प्रशासकिय अधिकृत